



पौडी खेल्ने, माछा मार्ने र डुङ्गा चलाउँदा यी सुरक्षा सिफारिसहरू पछ्याएर आफू र आफ्नो परिवारलाई पानीमा र वरपर सुरक्षित राख्नुहोस्:



एकलै पानीमा नजानुहोस्



माछा मार्ने वा डुङ्गा चलाउँदा सधैं लाइफ ज्याकेट लगाउनुहोस्



पानीको गतिविधिमा सहभागी हुनु अघि वा समयमा रक्सी नपिउनुहोस्



आफ्नो बच्चाहरू सधैं हेरिनुहोस्



पौडी खेल्न सिक्नुहोस् र आफ्नो सुरक्षा नियमहरू जान्नुहोस्

जीवन बचाउन सुरक्षित निर्णयहरू लिनुहोस्।

 RoyalLifeSaving.com.au



ROYAL LIFE SAVING
AUSTRALIA